



February 2015

TODAY

(NEWSLETTER OF EURASIA REIYUKAI)

Year : 3, Vol. 20

www.eurasiareiyukai.com

माफी माग्ने कार्यलाई
जारी राख्ने । पैसा
पनि नपर्ने , घरमा
शान्ति पनि हुने
युशुन मासुनागा , संस्थापक अध्यक्ष



महागुरु किमी कोतानीज्यूको
४५औं पुण्य तिथि स्मरण
समारोह ९ फेब्रुअरी २०१५
का दिन सम्पूर्ण मिहाता
शाखा र समाज विकास

केन्द्रमा आयोजना हुने भएकाले आफ्नो सदस्यहरु
सँगसँगै आफ्नो मिहाता शाखा वा पायक पर्ने
समाज विकास केन्द्रमा सहभागी भई महागुरुज्यू
प्रति गुण फर्काऔं ।



सन् २०१५ फेब्रुअरी २४
तारीखका दिन हाम्रा गुरु आन्
च्यु ग्यो तोकु जेन् शी ज्यूको
११औं पुण्यतिथि स्मरण
समारोह सम्पूर्ण मिहाता

शाखा र समाज विकास केन्द्रमा आयोजना हुने
भएकोले आफ्नो सदस्यहरु सँगसँगै आफ्नो मिहाता
शाखा वा पायक पर्ने समाज विकास केन्द्रमा सहभागी
भई हाम्रा गुरुज्यू प्रति गुण फर्काऔं ।

यूराशिया रेयूकाई संस्थापक अध्यक्षज्यूले प्रदान गर्नुभएको मार्गनिर्देशन



● रेयूकाईको सदस्यको घरमा पूर्खाको स्तूपा राख्ने मौका पाउने कार्य यसलाई
सोकाईम्यो भनिन्छ । त्यसमा श्रीमान् श्रीमती अथवा आमा बुवा दुवै परिवारको
पारिवारिक नाम राखीन्छ, भन्नुको मतलब दुवै परिवारको आफ्नो आमा
बुवा या श्रीमान् श्रीमतीको आ-आफ्नो परिवारसँग त्यो कर्मको सम्बन्ध छ
। सायद राम्रो कर्मको सम्बन्ध भन्दा नराम्रो क्रियाशीलता जनाउने कर्मको
सम्बन्ध धेरै होला । रेयूकाईको शिक्षामा एउटा पुर्खास्मरण हो त्यसपछि दुवै
परिवारबाट आफूमा आएको कर्मको शुद्धिकरणलाई निर्मूल पार्नको लागि
प्रायश्चित्तद्वारा पापलाई परिशोधन गर्ने मौका पाउनुपर्छ । त्यो हिरा भन्दा
पनि माथिको खजाना तपाईंहरुले कार्यान्वयन गर्नुपर्छ । त्यो आँखाले नदेखिने

खजाना हो । त्यसैले पहिला खराब कर्मको सम्बन्धलाई निकाल्नुपर्छ, त्यसको लागि सर्वप्रथम पारिवारिक स्तूपालाई स्वागत
गर्ने मौका पाउने ।

● पुर्खाको लागि प्रार्थना गर्ने मौका पाउनु भनेको त्यति सम्म कै भावना हुनुपर्छ । त्यसको लागि आवाज निकालि पाठ
गर्ने भएको हुनाले आफ्नो कानमा पनि पस्छ । आँखाले देखिने संसारबाट आँखाले नदेखिने संसारमा पठाउने मौका पाउने
हो । त्यसरी गरेपछि पुर्खाहरु खुशी हुने अवस्था निर्माण हुन्छ ।

● तपाईंहरुले सबभन्दा पहिले सोकाईम्योलाई आफ्नो घरमा स्वागत गर्ने मौका पाउनु होस् । आफूलाई सदस्य बनाउने
मौका पाएको व्यक्तिलाई भन्नुहोस् । नीलसूत्र हरेक दिन पाठ गर्नुहोस् । पाठ गर्ने तरिका पनि सिक्नुहोस् । त्यहाँबाट रेयूकाई
शिक्षा शुरुवात गर्ने मौका पाउने हो । अरु व्यक्तिहरुको पुर्खालाई मान्ने होइन । आफ्नै पुर्खाप्रति कृतज्ञताको भावना लिएर
सूत्रपाठ चढाउने मौका पाउने । यस्तो कार्य गरे अनुरूप आफू स्वयंको मन पनि परिवर्तन हुन्छ भने घर परिवार पनि राम्रो
तिर परिवर्तन हुँदै जान्छ ।

यूराशिया रेयूकाई समाज विकास केन्द्र नेपाल र भारतका संयोजकहरूको बैठक सम्पन्न



५ जनवरी २०१५ का दिन नेपालका समाज विकास केन्द्रका संयोजकहरूको बैठक यूराशिया रेयूकाई नेपाल, साने पामा र १२ जनवरी २०१५ का दिन भारतका समाज विकास केन्द्रका संयोजकहरूको बैठक सिलीगुडी भारतमा यूराशिया रेयूकाई संस्थापक अध्यक्ष ज्यूको समुपस्थितीमा सम्पन्न भयो ।

बैठकमा संयोजकहरूले आ-आफ्नो समाज विकास केन्द्रहरूले सम्पन्न गर्ने मौका पाएको वार्षिक क्रियाकलाप प्रतिवेदन र भावि कार्ययोजना एवं प्रतिज्ञा घोषणा गर्नु भएको थियो । कार्यक्रममा संस्थापक अध्यक्षज्यूबाट सहभागीहरूलाई मार्गनिर्देशन प्रदान गर्नु भएको थियो ।

भव्य भेला सत्पन्न

यूराशिया रेयूकाई २१औं शाखाको भव्यभेला सन् २०१५ जनवरी ११ तारिखका दिन भारतको सिलीगुडीमा र यूराशिया रेयूकाई १८औं शाखाको भव्य भेला सन् २०१५ जनवरी १८ तारिखका



दिन भारतको कालेवुडमा यूराशिया रेयूकाई एवं आ-आफ्नो शाखाको मिहातालाई विराजमान गरी यूराशिया रेयूकाई सम्पन्न भयो ।

भारतको ६६औं गणतंत्र दिवस सम्पन्न

२६ जनवरी २०१५ सोमवारको दिन यूराशिया रेयूकाईको आयोजनामा भारतको ६६औं गणतंत्र दिवस समारोह भव्यताका साथ सम्पन्न भयो । समारोहको शुभारम्भ यूराशिया रेयूकाई प्रधान कार्यालय, सिलगुडीको प्रांगणमा राष्ट्रीय भण्डोत्तोलनबाट गरियो । गणतंत्र दिवस समारोह भारतका सम्पूर्ण समाज विकास केन्द्रहरूमा पनि धूमधाम सित सम्पन्न भयो ।

जापानी भाषा कक्षा शुरु

यूराशिया रेयूकाईको आयोजनामा यूराशिया रेयूकाई १८औं शाखा मूख्यहल कालेवुडमा १५ जनवरी २०१५ देखी जापानी भाषा कक्षा शुभारम्भ भएको छ । मासुनागा जापानी भाषा अध्ययनमा अभिरुची राख्नु हुने यूराशिया रेयूकाईका सदस्य एवं सदस्य नहुनु भएका नागरीक सम्पूर्णले उक्त कक्षामा भर्ना लिन सक्नु हुने कुरा जानकारीको लागि अनुरोध छ ।

Global Warming (जलवायु परिवर्तन)

जलवायु परिवर्तन भनेको के हो ?

हामी बसोबास गरिरहेको पृथ्वी क्रमशः तातिरहेको छ । सूर्यको तापक्रम बढेको कारणले नभई, पृथ्वी भित्रैबाट मानवीय कारणले सिर्जित हुन गएको हो । मानव जातीले आफू बाँचेको संसारलाई प्रदूषित पार्न खेलेको कृयाकलापसँग गाँसिएको छ । पृथ्वीको तापक्रममा भईरहेको क्रमिक वृद्धि र त्यसको कारणले हुने प्रभाव नै जलवायु परिवर्तन हो ।

उद्योग, कलकारखाना, यातायातका साधन, मेशिनहरूको अत्यधिक प्रयोगले गर्दा पेट्रोल, डिजेल, मट्टितेल जस्ता इन्धनहरू तथा मिथेन ग्याँसहरू बालेर कार्बन, कार्बन मोनोअक्साईड, कोईला आदि विषालु र हानिकारक ग्याँसहरूको मात्रा बढ्दै जानाले जलवायु परिवर्तनको डरलाग्दो स्थिति पैदा भएको हो । कलकारखाना निस्कने ःहाछ स्थिति अझ डरलाग्दो छ । हावा सास लिन नसक्ने रूपमा भईरहेको छ ।

पृथ्वीको सतह तात्तु भनेको समुन्द्र पनि तात्तु हो । बढ्दो पृथ्वीको तापक्रमसँगै हिमश्रृंखलाहरू पगलन थालेपछि समुन्द्रको पानी माथि उठी जमिनहरू डुब्नेछ ।

समयमा वर्षा नहुने, हिउँ पर्ने क्षेत्रहरूमा हिउँ पर्नुको सट्टा पानी पर्ने । लामखुट्टे नलान्ने ठाउँमा लामखुट्टे लाग्ने । हिम नदी लोप हुने, वन्यजन्तु नष्ट हुने, खाद्य संकट बढ्ने, कृषिजन्य भूमिहरू मरुभूमि बन्ने, बाढी पहिरो, आँधी तूफान आउने, लामो खडेरी पर्ने हुन्छ । विभिन्न सरुवा रोग, महामारीहरू फैलिदै जाने हुन्छ र कुनैपनि बेला पृथ्वीमा ठूलो विनाश आउन सक्नेछ र पृथ्वीको अस्तित्व मेिटिएर जान सक्नेछ ।

यूराशिया रेयूकाई संस्थापक अध्यक्ष श्री युशुन मासुनागाज्यूले मार्गनिर्देशनमा भन्नुभएको छ: “पुर्खाहरूबाट प्राप्त भएको यो प्रकृति जगतलाई अझ राम्रो बनाई, भावी पुस्तालाई सुन्दर भविष्य हस्तान्तरण गर्नुपर्छ ।” भन्ने मार्गनिर्देशन अनुरूप हाम्रो विश्वलाई एकजुट भएर बचाऔं ।

यूराशिया रेयूकाईको अपिल:

- १) हाम्रो पृथ्वीलाई हामी आफैले बचाऔं ।
- २) वनजंगल विनाश नगरौं । वृक्षारोपण गरौं ।
- ३) हरित ग्याँसको उत्सर्जन घटाऔं ।
- ४) जलवायु परिवर्तनबाट हुने प्रभावको समाजमा जनचेतना जागृत गरौं ।
- ५) प्रकृति, वातावरणलाई बचाउने कार्य गरी हाम्रो विश्वलाई हामी आफैले बचाऔं ।
- ६) जथाभावी फोहोर नफालौं ।
- ७) सडेर, गलेर नजाने फोहोरलाई छुट्टै जम्मा गरी रि-साईकल गरी पुनः प्रयोग गरौं । प्लाष्टिकको प्रयोग सकेसम्म नगरौं ।

- ८) कृषिमा रासायनिक मल र विषादीको प्रयोग घटाउन जैवीक मलको प्रयोग गरौं ।
- ९) कार्बनडाईअक्साईड लगायतका ग्याँसहरू उत्पादनमा कमी गरौं ।
- १०) अनावश्यक रूपमा सकेटमा प्लग राख्ने बानी नगरौं ।
- ११) पुरानो गाडीहरू विस्थापित गर्दै जाऔं । सकेसम्म धेरै हिंड्ने बानी बसाली गाडीको प्रयोग कम गरौं ।
- १२) वक्ति प्रयोग गर्दा सि.एफ.एल. चिमहरू प्रयोग गरौं ।
- १३) एउटा घरमा २ हप्तामा प्रयोग हुने औसत विद्युत, ग्याँस, कोईला र तेलहरू प्रयोगमा मितव्ययीता अपनाऔं ।
- १४) विद्युतीय उपकरणहरू उपयोगपछि पूर्ण रूपमा बन्द गरौं ।